



नेपाल सरकार

गृह मन्त्रालय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

SitRep

७

१४ असार २०७७

दैनिक विपद् बुलेटिन

१३ असार बिहान १०:०० बजेदेखि १४ असार बिहान १०:०० बजे सम्म

नेपालमा मनसुन सुरु भएको १७ दिन भईसकेको छ । मनसुसँगै विपदका घटनाहरू घट्ने क्रम जारी छ । गएको चौबिस घण्टामा देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । अविरल वर्षासँगै भोजपुर, संखुवासभा, दाङ, स्याङ्जा, पाल्पा जिल्लाको दुई स्थान गरी ६ स्थानमा पहिरो गएका छन् । पहिरोमा परि गल्याङ नगरपालिका ९ साङ्लीयामा एक जनाको मृत्यु भएको छ । यस्तै उदयपुर जिल्लाको १ स्थानमा चट्याङ्ग परेको छ भने अर्घाखाँची जिल्लाको १ स्थानमा आगलागी भएको छ ।



मृत्यु संख्या

१

हराएको

०

घटना संख्या

९

घाइते

२

अनुमानित क्षति रु.

५,७०,०००

सडक अवरोध

४

चौपाया क्षति

२

घटना सारांश

- स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ९ साङ्लीयामा पहिरोमा परि एकै परिवारको एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नं. २ बोहोरा गाउँको एक घरमा पहिरोका कारण २ वटा गोरु मरेका छन् । संखुवासभा, दाङ, पाल्पाको २ स्थानमा गरी ६ स्थानमा पहिरो गएको छ ।
- अविरल वर्षाका कारण पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका घिमिरेडाँडामा एक कच्ची घर भत्किएको छ ।
- उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ खोरियामा चट्याङ्गमा परी एकजना घाइते भएको छ ।
- अर्घाखाँची जिल्लाको शतगंगा नगरपालिका वडा नं. १४ सुखौरामा विजुलीको तार सर्त भई आगलागी भएको छ ।



फोटो: उदय खनाल

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ९ साङ्लीयामा गएको पहिरो

सडक अबरोध

- संखुवासभा जिल्लाको मकालु गा.पा.- ३ नयाँ बस्ति स्थितमा अविरल वर्षाका कारण रौता कन्स्ट्रक्सनले बनाउदै गरेको निर्माणाधिन उत्तर-दक्षिण कोशी सडक खण्डमा माथिबाट पहिरो खसि बाटो पूर्णरूपमा अबरोध भएको छ ।
- दाङ जिल्लाको घोराही उ.म.न.पा.- १९ च्यानगौरा स्थित घोराही-होलेरी सडक खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो आई बाटो अबरोध भएको ।
- पाल्पा जिल्लाको तिनाउँ गा.पा.- ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्ग र पुर्वखोला गा.पा.१ चापगौरा स्थित रामपुर-तानसेन सडक-खण्डमा माथिबाट पहिरो झरी सडक पूर्णरूपमा अबरोध अबरोध भएको छ ।

प्रतिकार्य

- सुरक्षा निकायको टोलीबाट आगलागीका घटनामा उद्धार गर्नुका साथै पहिरो गई अबरोध भएको सडक खण्डलाई स्थानीय व्यक्ति सहितको पहलमा पहिरो पन्छाउने कार्य भईरहेको छ ।

पूर्वानुमान

असार १४ (आईतबार)

- कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाव बढ्दो हुने, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने ।
- कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्ने, सबैमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । तर कन्काई, कमला, बागमती र पश्चिम राप्तीका केही स-साना सहायक नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने र केहिमा सतर्कता तह आसपास पुग्न सक्ने ।
- ईलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का जिल्ला, सिन्धुली, मकवानपुर, का.उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन, तनहुँ, कास्की, लमजुङ, नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला भई बहने केहि स-साना खोलाहरूमा बहाव बढ्ने र केहिमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने सम्भावना रहेको छ ।

थप जानकारीका लागि: <https://bit.ly/3dDpOM7>